

सन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बाह्रौं वार्षिक साधारण सभामा

कोषाध्यक्षबाट प्रस्तुत आर्थिक प्रतिवेदन

आदरणीय शेयरधनी महानुभावहरु,

हाम्रो सहकारी संस्थाको यस बाह्रौं वार्षिक साधारण सभामा गत आर्थिक वर्ष २०७६ श्रावण देखि २०७७ आषाढ मसान्त सम्मको लेखापरीक्षकबाट तयार भई लेखा सुपरिवेक्षण समिति तथा संचालक समितिबाट समेत अनुमोदन भएको वार्षिक लेखापरीक्षकको प्रतिवेदन आ.व.२०७६/७७ सहित यो आर्थिक प्रतिवेदन संक्षेपमा यहां उपस्थित सबै आदरणीय शेयरधनी महानुभावहरु समक्ष प्रस्तुत गर्न पाउंदा खुशी लागेको छ। साथै सो आर्थिक प्रतिवेदन यहाँहरुको जानकारीको लागि उपलब्ध गराइएको पनि छ।

गत आ.व. २०७५/७६ को तुलनामा यस आ.व. २०७६/७७ को संक्षिप्त आर्थिक तथ्यांक निम्न वमोजिम रहेको छ।

क.सं.	शिर्षक	आ.व. २०७५/७६	आ.व. २०७६/७७	वृद्धि संख्या रकम	प्रतिशत
१	क) शेयरधनी सख्या	३५३	जम्मा ४०७ फिर्ता २९ कुल जम्मा ३७८	२५	७
	ख) शेयर पूंजी	२,४३,११,७००।००	२,४४,०९,८००।००	९,९८०।००	०.४
२	निक्षेप बचत	६,२८,८७,०३८।३८	७,०८,५८,२४२।५५	७९,७०४।१७	१२.७
३	कर्जा तथा लगानी	६,३६,३४,९८७।२८	७,४६,२०,५८७।२८	१,०९,८५,६००।००	१७.३
४	नगद तथा बैक मौज्दात	२,५७,३४,४५४।९८	२,४७,०५,६७६।६६	(१०,२८,७७८।३२)	(४.०)
५	कुल आम्दानी	१,३२,५३,३००।८२	१,२६,०५,३०५।०७	(६,४७,९९५।७५)	(४.९)
६	खर्च:				
	क) कर्मचारी खर्च	२२,१२,०००।००	२१,४८,४४०।००	(६३,५६०।००)	(२.९)
	ख) कार्यालय खर्च	१५,७९,६३८।९०	१५,९४,६४५।००	१५,००६।१०	०.०१
	ग) निक्षेप व्याज	८०,४२,७७७।००	६७,५८,३५३।००	(१२,८४,४२४।००)	(१६.०)
	घ) स्थिर सम्पत्ती ह्रास कट्टि	६७,६८९।१३	८४,१४५।५२	१६,४५६।३९	२४.३
	कुल खर्च	११,९०२,१०५।०३	१,०५,८५,५८३।५२	(१३,१६,५२१।५१)	११.१
७	संचालनबाट नाफा	१,३५१,१९५।७९	२०,१९,७२१।५५	१८,८४०।३६	४९.५
	आयकर व्यवस्था (२०% to १०%)	१,३५१,१९५।७९	२,०१,९७२।१५	६६,८५२।५७	४९.५
	आयकर पछिको नाफा	१,२१६,०७६।२१	१८,१७,७४९।४०	१६,९६३।१९	४९.५
	जगेडा कोषको व्यवस्था (२५%)	३,०४,०९९।०५	४,५४,४३७।३५	१,५०,३३८।३०	४९.५
	वाडिफाडको लागि उपलब्ध नाफा	९,९२,०५७।९६	१३,६३,३१२।०५	३,७१,२५४।०९	४९.५

(Handwritten signature)

पहिलो पेजमा प्रस्तुत तथ्यांक तालिका बमोजिम, हाम्रो संस्थाको आर्थिक विश्लेषण संक्षेपमा प्रस्तुत गर्दछु।

- शेयरधनी संख्यामा २५ जना (७ प्रतिशतले) वृद्धि भई ३५८ जना पुगेको छ।
- शेयर पूंजिमा रु. ९८,१००।०० थप भई नगण्य ०.४ प्रतिशतले मात्र वृद्धि भएको छ।
- निक्षेप बचतमा रु. ७९,७१,२०४।१७ थप भई १२.७ प्रतिशतले वृद्धि भएको छ।
- कर्जा तथा लगानीमा १,०९,८५,६००।०० थप भई १७.३ प्रतिशतले वृद्धि भएको छ।
- नगद तथा बैंकको अन्तिम मौज्दातमा (रु. १०,२८,७७८।३२) अर्थात् ४ प्रतिशतले कम भएको छ।
- कुल आम्दानी ४.९ प्रतिशत ले घटेको छ भने खर्चमा पनि १२ प्रतिशतले घटेको छ।
- संचालन नाफा रु. ६,६८,५२५।७६ (४९.९ प्रतिशतले) वृद्धि भएको छ।
- आयकर पछिको खुद नाफा तथा बार्डफाँडको लागि उपलब्ध नाफा ४९.५ प्रतिशतले वृद्धि भएको छ।

विशेषत उल्लेख गर्ने पर्ने विषय कोभिड महामारीको कारण व्यापार व्यवसायमा समेत गम्भिर असर परेको हुँदा ऋणी सदस्य महानुभावहरुबाट यस आ.व.को २०७७ आषाढ मसान्त सम्ममा असुल हुनु पर्ने व्याज रकम रु. ५५,०७,१३९।०० चालु आ.व. २०७७।७८ मा असुल गर्नु पर्ने चुनौतिको रूपमा रहेको छ। यसै सन्दर्भमा ऋणी सदस्य महानुभावहरुले आफ्नु समस्या भए कार्यालयमा आई कसरी साँवा व्याज रकम भुक्तानी गर्न सकिन्छ, संस्था र व्यक्ति ले आपसी सर सल्लाह र समझदारीको वातावरणमा आर्थिक चुनौतीलाई सामाना गर्नु बाहेक अरु विकल्प नभएको व्यहोरा अनुरोध छ। यदि सम्पर्कमा नआई साँवा ऋण भुक्तानी नगरी अटेर गर्नु भएको खण्डमा त्यस्ता ऋणी सदस्य महानुभावहरुलाई सहकारी ऐन २०७४ को परिच्छेद १४ ऋण असुली तथा बाँकी बक्यौता मा व्यवस्था भए बमोजिम संस्थाको रकम असुल गर्न कारवाही गर्नु पर्ने बाध्यता पनि यस गरिमामय साधारण सभाको भेलामा जानकारी गराउन चाहन्छु।

विगत वर्षहरुमा प्रदान गरिए जस्तै यस आ.व. २०७६।७७ को बचत रकमबाट शेयरधनी सदस्यज्यूहरुलाई संचालक समितिबाट निर्णय गरी उचित लाभांश वितरण हुनु सहर्ष जानकारी पनि गराउंदछु।

हाम्रो सहकारी संस्थामा पर्स मापडण्ड अनुसार तरल पूंजीको राम्रो व्यवस्था भएको ले संस्थाको आर्थिक स्थिति राम्रो छ।

अब म, आगामी आ.व. २०७७।७८ को अनुमानित लक्ष्य गत २ वर्षको तुलनात्मक फलक सहित अर्को पन्नामा प्रस्तुत गर्दछु।


क्र.मं.	विवरण	आ.व. २०७५/७६	आ.व. २०७६/७७	आ.व. २०७७/७८ (अनुमानित)	प्रतिशत
१	क) सदस्यता	३५३	३७५	४०५	८
	ख) शेयर पूंजी	२,४३,११,७००/००	२,४४,०९,८००/००	२,६५,००,०००/००	८.६
२	निक्षेप वचत	६,२८,८७,०३८/३८	७,०८,५८,२४२/५५	७,४०,४९,०००/००	४.५
३	कर्जा तथा लगानी	६,३६,३४,९८७/२८	७,४६,२०,५८७/२८	७,८९,६८,०००/००	५
४	नगद तथा बैंक मौज्जात	२,५७,३४,४५४/९८	२,४७,०५,६७६/६६	२,६०,४०,०००/००	५.४
५	कुल आम्दानी	१,३२,५३,३००/८२	१,२६,०५,३०५/०७	१,६८,७७,०००/००	३४
६	खर्च:				
	क) कर्मचारी खर्च	२२,१२,०००/००	२१,४८,४४०/००	२१,८०,७००/००	१.५
	ख) कार्यालय खर्च	१५,७९,६३८/९०	१५,९४,६४५/००	१७,५६,१०५/००	१०
	ग) निक्षेप व्याज	८०,४२,७७७/००	६७,५८,३५३/००	७७,७२,३००/००	१५
	घ) स्थिर सम्पत्ती हास कट्टि	६७,६८९/१३	८४,१४५/५२	४६,९००/००	(५६)
	कुल खर्च	११,९०२,१०५/०३	१,०५,८५,५८३/५२	१,१७,२५,६०५/००	११
७	संचालनबाट नाफा	१,३५१,१९५/७९	२०,१९,७२१/५५	५१,५१,३९५/००	१५५
	आयकर व्यवस्था (१०%)	१३५११९/५८	२,०१,९७२/१५	५,१५,१४०/००	१५५
	आयकर पछिको नाफा जगेडा तथा अन्य कोषको लागि	१,२१६,०७६/२१	१८,१७,७४९/४०	४६,३६,२५५/००	१५५

आजको यस बाह्रौं वार्षिक साधारण सभाको शुभअवसरमा, हाम्रो संस्थाको व्यवस्थापनमा सहयोग गर्नुहुने आदरणीय शेयरधनी सदस्यज्यूहरू, सल्लाहकारज्यूहरू, संचालक समितिका पदाधिकारीज्यूहरू, सबैलाई धन्यवाद दिन चाहन्छु। हाम्रो सहकारी संस्थालाई आस्था एवं विश्वास गर्नु भई हाम्रो क्षेत्रका वचत कर्ताहरूको निरन्तर वचत, सहयोग र सदभावको लागि हामी आभारी तथा हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं। त्यस्तै हाम्रो संस्थाबाट ऋण लिनु भई व्यवसाय गर्नु हुने ऋणी सदस्यज्यूहरूबाट समयमा नै ऋणको सावां तथा व्याजको भुक्तानी मा सहयोग भै रहेको मा हार्दिक कृतज्ञता ज्ञापन गर्दछु। साथै दैनिक प्रशासनिक कार्यमा सहयोग पुऱ्याउनु हुने कार्यालयका समस्त कर्मचारी साथीहरूलाई पनि धन्यवाद दिन चाहन्छु।

आजको आवश्यकता सुरक्षित लगानी, नियमित वचत तथा व्याज आर्जन नै हाम्रो संस्थाको आर्थिक मेरुडण्ड भएकोले यस संस्थामा सदस्यहरूको वचत सुरक्षित रहेको तथा लगानी पनि सुरक्षित नै रहेको सदस्य महानुभावहरूमा विश्वास दिलाउन चाहन्छु। साथै विगत वर्षहरूमा भै आउंदा दिनहरूमा पनि सबै सदस्य महानुभावहरूको निरन्तर सहयोग, समन्वय र सदभाव हुनेमा म विश्वस्त छु।

अन्त्यमा यस आर्थिक प्रतिवेदन माथी छलफल गरी रचनात्मक सुझाव सहित पारित गरि दिनु हुन्छ भन्ने विश्वास लिदै विदा हुन्छु।

धन्यवाद | जय सहकारी |


भरत कुमार श्रेष्ठ

कोषाध्यक्ष

मिति: २०७७.०६.०४

सन बचत तथा सहकारी संस्था लि.

सुविधानगर

संस्थाको तुलनात्मक आर्थिक भ्रलक आ.व.२०७७/७८ को लक्ष्य सहित

क. स.	विवरण	आ.व.२०७४/७५	आ.व.२०७५/७६	आ.व.२०७६/७७	आ.व.२०७७/७८ को लक्ष्य
१	सदस्यता	२९४	३५३	३७८	४०५
२	शेयर पुंजी	२,१०,८७,४००।००	२४,३११,७००।००	२,४४,०९,८००।००	२,६५,००,०००।००
३	जगेडा तथा अन्य कोष	१,६१९,२७६।५९	३,१९,८,२३१।५०	५,००७,९६९।२४	७,५४४,२२४।००
४	बचत	५,४४,५९,२७७।८७	६,२,८८७,०३८।३८	७,०८,५८,२४२।५५	७,४०,४९,०००।००
५	ऋण लगानी	६,२१,४५,३९३।६२	६३,६३४,९८७।२८	७,४६,२०,५८७।२८	७,८१,६८,०००।००
६	तरलता	१,६०,३०,४८२।६०	२५,७३४,४५४।९८	२,४७,०५,६७६।६६	२,६०,४०,०००।००
७	सम्पति	२०८,८३९।८६	२५१,९७५।७३	१८७,४३०।२१	२४०,०००।००
८	आम्दानी	१,२१,११,२६१।०४	१३,२५३,३००।८०	१,२६,०५,३०५।०७	१,६८,७७,०००।००
९	खर्च	१,०९,६०,८०८।९१	११,९०२,१०५।०३	१,०५,८५,५८३।५२	१,१७,२५,६०५।००
१०	आयकर पछिको खुद नाफा	१२०,३६१।७०	१,२९६,०७६।२१	१८,१७,७४९।४०	४६,३६,२५५।००



भरत कुमार श्रेष्ठ
कोषाध्यक्ष



लिलाराज पाठक
अध्यक्ष